

## अछामी भाषाको अध्ययन

ताराप्रसाद न्यौपाने

*tara.neupane@sac.tu.edu.np*

सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर

---

### लेखसार

प्रस्तुत आलेख अछामी भाषाको अध्ययनसँग सम्बन्धित रहेको छ। यसमा भाषाको परिचय, संसारका भाषा परिवार, नेपाली भाषा, त्यसको उद्भवविन्दु, वि.सं. २०६८ को जनगणनामा सबै मातृ भाषालाई राष्ट्रभाषाको मान्यता दिइएको सन्दर्भले सुदूरपश्चिमको आरेपच्छिमा वर्गमा पर्ने भाषा नै अछामी भाषा हो। अछामी भाषाका काल पक्षको स्तरीय नेपालीसँग तुलना गर्नु, अछामी भाषाका व्याकरणात्मक कोटि अन्तरगत लिङ्ग र वचनको विशेषताको अध्ययन गर्नु यस लेखका उद्देश्य रहेका छन्। यस आलेखको तयारीका क्रममा द्वितीय स्रोतमा आधारित छ। यसमा सामग्रीको विवेचनाका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ। अछामी भाषाका काल पक्षका विशेषता स्तरीय नेपालका सन्दर्भमा पहिल्याउने काम यसमा गरिएको छ। स्तरीय नेपालीभन्दा अछामी भाषाका धन्यात्मक घटे भिन्न रहेको कुरा निष्कर्ष निकालिएको छ। प्रस्तुत लेखले स्तरीय नेपाली र अछामी भाषाप्रति जिज्ञासा राख्ने शिक्षक, विद्यार्थी, शोधार्थीहरूलाई अपेक्षित सहयोग पुऱ्याउने कुरामा विश्वास गरिएको छ।

---

**प्रमुख शब्दावली:** प्रामाणिक, धन्यात्मक, अछामी भाषा, काल र पक्ष, लिङ्ग र वचन

प्राप्त मिति : ८, अप्रिल, २०२३, स्वीकृत मिति : ४, मे, २०२३, प्रकाशित मिति : १२, जून, २०२३

### पृष्ठभूमि

भाषा विचार विनिमयको माध्यम हो। भाषा मानवीय उच्चारण अवयवद्वारा उच्चारित यादृच्छक, वाक्प्रतीक र एउटा व्यवस्थामा बाँधिएको हुन्छ (न्यौपाने ०७३ पृ. २)। आजको युग प्रविधि र भाषाको युग हो। प्रविधिले विश्व साँघरो घर र भाषाले विश्व एउटै परिवार बनेको पाइन्छ। भाषा राष्ट्र, जाति र समुदायको निधि र पहिचान हो। धर्म भाषा र संस्कृतिलाई मास्ने हो भने व्यक्ति, राष्ट्र र जाति स्वतः मिसिन्छ भन्ने भनाइ छ। आज भाषा धर्म संस्कृति र भूगोलको आवाज बलियो बनेर आएको पाइन्छ। सृष्टिको उषाकाल देखि नै नेपाल प्राकृतिक वैचित्र्यले सम्पन्न र भाषिक वैविध्यले समृद्ध भएको देखिन्छ। विश्वमा रहेका ७०९७ भाषामध्ये भारोपेली, भोट चिनियाँ, द्रविडेली, आग्नेली, र सामेली गरी पाँच भाषा परिवारका धेरै भाषाहरू नेपालिमा बोलिन्छन्। वि.सं. २०६८ को जनगणनाले नेपालमा १२३ भाषा र भाषा आयोगले अघि सारेका थप ६ गरी १२९ भाषा बोल्ने गरिन्छ। यस तथ्याङ्कले नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक हो भनिन्छ (लम्साल, २०७६ पृ. २०८)। भाषा स्थान, परिवेश, र सन्दर्भमा फरक हुन्छ। ठीक त्यसैगरी खास भूगोल र खास समाजमा भाषाका भिन्न भाषिका तथा स्वयम् हुने गर्दछन्। हजारवर्ष पार गरिसकेको नेपाली भाषा विश्वको महिमाशाली भारोपेली भाषा परिवारबाट विकसित भएको भाषा हो। यो भारोपेली परिवार अन्तर्गत सतम् वर्गभित्रको भारत इरानेली उपशाखाको आर्य भाषामा पर्दछ। विद्वान्‌हर्व्ये नेपाली भाषालाई उदीच्य संस्कृतबाट विकसित हुई आएको मानेका छन् (लम्साल ०७६ पृ. २१०)।

नेपाली भाषा प्राकृत र अपभ्रंशको कुन भाषिका र शाखाबाट जन्मेको हो भन्ने विषयमा मतभेद रहेको छ। जर्ज गिर्यसनले आधुनिक आर्यभाषाको विभाजन गर्दै आभ्यान्तर शाखाको पहाडी समुदायको पूर्वी पहाडी

शाखा भनेका छन् । होर्नरले आर्यभाषा पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गरी चार भागमा बाँडेर उत्तरी गौडीमा नेपाली भाषालाई राखेका छन् । डा. सुनितिकुमार चटर्जी उदीच्य खसमा राख्दछन् । चूडामणि वन्धु खस प्राकृतिक र खस अप्रभंशबाट भएको मान्दछन् । बालकृष्ण पोखरेलले खपतलीय अपभंशबाट नेपाली भाषाको जन्म भएको कुरा अधि सारेका छन् (पोखरेल, २०४७ पृ. १६) ।

यसरी तिब्बतको खाडी प्रदेशबाट कर्णाली प्रदेशको सिन्जालाई नागराजले राजधानी बनाएर राज्य सञ्चालन गरेको पाइन्छ । यिनै नागराजका छैटौ नागराज अशोक चल्लको वि.सं. १३१२ नेपालीमा लिखित ताम्रपत्र अहिलेसमम्मको प्रमाणिक अभिलेख मानिन्छ । नेपाली भाषालाई वि.सं. २०७२ को संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । जसले गर्दा नेपालका सबै मातृभाषा राष्ट्रभाषा बन्न पुगेको अवस्था छ ।

नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलको अछाम; वर्तमानको प्रदेश सातमा पर्ने पहाडी जिल्ला हो । भौगोलिक यमा २८° ४५' देखि २९° ३५' पूर्वी देशान्तर सम्म फैलिएको छ (सुवेदी, २०५८) । क्षेत्रफलका हिसाबले यो जिल्ला १६९२ वर्ग कि.मि. मा अवस्थित छ । यसको पूर्वमा दैलेख र जुम्ला, पश्चिममा डोटी उत्तरमा बाजुरा, कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् । समुद्री सतहबाट १८०० देखि १२७३३ फिट सम्म उच्चाइमा यस जिल्लाको तापक्रम अधिकतम २३° न्यूनतम १३° सम्म छ । प्रस्तुत अनुसन्धान अछामी भाषाको अध्ययन सँग सम्बन्धित छ । स्तरीय नेपालीभन्दा व्याकरणात्मक कोटि लिङ्ग, वचन, काल पक्षका दृष्टिले फरक हुनुले यसको अध्ययन औचित्यपूर्ण मानिन्छ । नेपाली भाषा भौगोलिक यमा सिन्जाली क्षेत्रको नजिक पर्ने ओरपश्चिमा वर्ग अन्तर्गत अछामी भाषा पनि प्राचीन य नै मानिन्छ । राष्ट्रभाषा नेपालीको प्राचीन यको विशेषता वर्तमानका स्तरीय नेपालीमा भन्दा केही बढी अछामी भाषामा पाउन सकिन्छ । यसका साथै राष्ट्रभाषा नेपालीको प्राचीन स्वयं कस्तो थियो ? भन्ने कुराको जानकारी लिन अछामी भाषाको अध्ययन हुनु आवश्यक छ । सेती अञ्चलको ओरपश्चिमा वर्गमा पर्ने अछामी भाषा उपविभाजन अन्तर्गत छबीस दराको केन्द्र मानिने रामारोशन गा.पा.का २५००० वक्ताले बोल्ने अछामी भाषालाई अध्ययनको केन्द्र विन्दु मानिएको छ ।

### अध्ययन विधि

प्रस्तुत लेख पूर्ण यमा द्वितीय स्रोतमा आधारित रहेको छ । यस आलेखमा विभिन्न अनुसन्धानात्मक लेख, शोधपत्रहरू र भाषा विषयसँग सम्बन्धित पुस्तकहरूलाई प्रयोग गरिएको छ ।


### उद्देश्यहरू

क) अछामी भाषाका काल र पक्षको स्तरीय नेपालीसँग तुलना गर्न र

ख) अछामी भाषाको व्याकरणात्मक कोटि अन्तर्गत लिङ्ग र वचनका विशेषताको अध्ययन गर्न ।

### ❖ क्रियाका काल र पक्षको स्तरीय नेपालीसँग तुलना

क्रियाको कार्य वा अवस्थाको समयलाई काल भनिन्छ (शर्मा, ०५८ पृ. १९७) । काल भन्नाले क्रियापदले वर्णमा गरेको कार्य व्यापार वा अवस्थाको समय भन्ने बुझिन्छ (शर्मा / अवस्थी, २०५५ पृ. १००) । नेपाली व्याकरणमा काललाई भूत अभूत गरी विभाजन गरिएको पाइन्छ भने परम्परागत व्याकरणमा वर्तमान, भूत र भविष्यत् गरी तीन प्रकारले विभाजन गरेको पाइन्छ भने स्तरीय नेपाली र अछामी भाषामा कालिक व्यवस्थाको चर्चा गरिएको छ ।



### भूतकाल

भूतकालले वित्तसकेको कुरालाई जनाउँछ (अधिकारी , ०५७ पृ. ११७) । स्तरीय नेपालीमा भौं अछामी भाषामा पनि क्रियाको भूतकालीन घ्यको रचना 'य' याँउ प्रत्ययको विविध घ्यबाट गरिन्छ ।

| पुरुष    | अछामी भाषा |            | स्तरीय नेपाली         |            |                  |
|----------|------------|------------|-----------------------|------------|------------------|
|          | एकवचन      | बहुवचन     | एकवचन                 | बहुवचन     |                  |
|          | पु.लि      | स्त्री.लि. |                       | पु.लि.     | स्त्री.लि.       |
| प्र. पु. | याँ (गयाँ) | -          | याँउ<br>(गयाँऊ)       | एँ (गएँ)   | -                |
| द्वि.पु. | इ (गई)     | -          | याउ / यौ<br>/गयाउ/गयौ | इस् (गइस्) | -                |
| तृ.पु    | यो (गयो)   | ई (गई)     | या (गया)              | यो (गयो)   | ई (गई) इन् (गइन) |

स्रोत : शान्तडी भाषिकाको अध्ययन

### वाक्यगत उदाहरण

| अछामी भाषा                 | नेपाली भाषा                |
|----------------------------|----------------------------|
| म बेलि छकाल अस्पताल गयाँ । | म हिजो विहान अस्पताल गएँ । |
| तँ बेलि पल्ला घर गई ?      | तँ हिजो पल्ला घर गइस् ?    |
| ऊ अस्ति बम्बैबटि आयो ।     | ऊ अस्ति बम्बैबाट आयो ।     |

नेपाली भाषाको भूतकालमा प्रथम पुरुष एक वचनमा एँ प्रत्यय लाग्छ भने अछामीमा याँ प्रयोग हुन्छ । बहुवचनमा नेपालीमा 'याँ' र अछामीमा याँउ / यौं, नेपालीमा द्वितीय पुरुष एकवचनमा इस् प्रत्यय र अछामीमा इ प्रत्यय लागेको छ । तृ.पु एकवचन बहुवचनमा यो, ए नेपालीमा र अछामीमा या/यो लाग्दछ । अछामी भाषा र नेपाली भाषामा शब्दगत ध्वनिमा भिन्नता देखिन्छ ।

### ❖ अभूतकाल :

अछामी भाषामा पनि नेपाली भाषामाखै भूतकालीन क्रियापद वर्तमान र भविष्यत् गरी दुई प्रकारका नै छन् ।

### वर्तमान काल :

क्रियामा वर्णित कार्यवस्थाले अहिलेको समयलाई जनाउँछ भने त्यो वर्तमान काल हो ।

|          | अछामी भाषा               |             |              | नेपाली भाषा  |              |              |
|----------|--------------------------|-------------|--------------|--------------|--------------|--------------|
| पुरुष    | एकवचन                    |             | बहुवचन       | एकवचन        |              | बहुवचन       |
|          | पु.लि.                   | स्त्री.लि.  | छु - छौं     | पु.लि.       | स्त्री.लि.   | छौं गछौं     |
| प्र.पु.  | उँ (छ) हर्छु,<br>हन्याइँ | -           | हर्छु        | उ (छु) गर्छु | -            |              |
| द्वि.पु. | ऐ/छै                     | औ/छौ        | हछौं         | छस् (गर्छस्) | एस् (गर्छस्) | औ (छौं)      |
| तृ.पु.   | छ (हर्छ)                 | इछ (हद्विछ) | अन् (हर्छन्) | छ (गर्छ)     | छे (गर्छे)   | छन् (गर्छन्) |

स्रोत : शान्तडी भाषिकाको अध्ययन

यहाँ नेपाली भाषाको प्रथम. पु. एकवचनमा 'उ' प्रत्ययलागी छ, किया हुन्छ भने अछामीमा 'ह' थपिएर 'हछौं' हुन्छ । तृ.पु. नेपालीमा एकवचनमा छ / छे बहुवचनमा छन् हुन्छ भने अछामीमा तृ.पु. दुवै वचनमा 'अन' थपेर हर्छन् हुन्छ ।

### वाक्यात्मक उदाहरण

| अछामी भाषा                  | नेपाली भाषा           |
|-----------------------------|-----------------------|
| म काम गर्छु ।               | म काम गर्छु ।         |
| हामी काम हछौं / हद्दा छौं । | हामी काम गछौं ।       |
| तँ काम हर्न जान्छै ?        | तँ काम गर्न जान्छस् ? |
| ऊ काम हद्दो छ ।             | ऊ काम गर्दछ ।         |
| सीता भात खान्छ ।            | सीता भात खान्छे ।     |

उदाहरणमा अछामीमा प्र.पु. एक व. मा हर्+छु - हर्छु भएको छ नेपालीमा गर् +छु - गर्छु हुन्छ ।

नेपालीमा गर् धातु अछामीमा (हर्) हुन्छ । द्वि.पु. ए.व. मा जान् + छै सीता खान्छ, ऊ हर्+दो - हद्दो छ हुन्छ भने नेपालीमा सीता खान्छे र ऊ गर्दछ हुन्छ ।

## अभूत काल

### भविष्यत् काल

क्रियाका कार्यको अवस्थाको समय पछि आउने छ भने त्यसलाई भविष्यत् काल भनिन्छ (शर्मा ०५८ पृ. १९८)। नेपालीमा भैं अछामी भाषामा पनि भविष्यत्कालीन क्रियापदले भिन्नै रूपायन लिईन तापनि भविष्यत्कालीन 'न्या' प्रत्यय कृदन्तीय क्रियासाथ 'छ' यहायो योगद्वारा बनेको प्रयोगहरू हुन्।

|          | अछामी भाषा             |       |                          | नेपाली भाषा        |                      |                     |
|----------|------------------------|-------|--------------------------|--------------------|----------------------|---------------------|
| पुरुष    | एकवचन                  |       | बहुवचन                   | एकवचन              |                      | बहुवचन              |
|          | स्त्री लि.             | पु.लि |                          | स्त्री. लि.        | पु.लि.               |                     |
| प्र.पु.  | न्याहुँ<br>(जान्याछुँ) | -     | न्याहो<br>(जान्याहो)     | ने छु<br>(जानेछु)  | -                    | ने छौं<br>(जानेछौं) |
| द्वि.पु. | न्याइ<br>(जान्याइँ)    | -     | न्याहो<br>(जान्याहो)     | नेछस्<br>(जानेछस्) | नेछेस्<br>(जानेछेस्) | नेछौ<br>(जानेछौ)    |
| तृ.पु.   | न्याहो<br>(जान्याहो)   | -     | न्याहुन्<br>(जान्याहुन्) | नेछ<br>(जानेछ)     | नेछे<br>(जानेछे)     | नेछन्<br>(जानेछन्)  |

स्रोत : शान्तडी भाषिकाको अध्ययन

उपर्युक्त तालिकाबाट अछामी र नेपाली भाषाका भविष्यत् कालका यावलीलाई तुलना गर्दा नेपालीमा नेछु, नेछौ, नेछेस्, नेछौ, नेछ, नेछे, नेछन् हुन्छ भने अछामीमा न्याछुँ, न्याछौं, न्याहो, न्याहुन् जस्ता प्रत्ययको व्यवस्था पाइन्छ।

### वाक्यगत उदाहरण

| अछामी भाषा                   | नेपाली भाषा            |
|------------------------------|------------------------|
| म चल्ला मान्याहुँ।           | म चरा मार्नेछु।        |
| हामे खेतउना फट्टक हाल्याहुँ। | हामी खेतमा उफने छौं।   |
| तमे क्या हुन्याँ हो ?        | तपाइँ के हुनुहुने हो ? |
| ऊ भैसाथी जान्याँ हो।         | ऊ भैसी हेर्न जानेछ।    |

### पक्ष

क्रियाका कालको अवधि र अवस्थालाई पक्ष भनिन्छ (शर्मा, ०५८, पृ. १९९)। क्रियाका कालको प्रकृति तथा वितरणलाई जनाउँछ (अधिकारी ०५७ पृ. ११९)। व्याकरणविद्का उपर्युक्त मतबाट कालका पक्षमा

मतैक्यता पाइन्छ । सबैपक्षमा सामान्य, अपूर्ण र पूर्ण पक्ष छन् भने भूतकालका अभ्यस्त र अज्ञात गरी थप दुई गरी जम्मा एधार पक्ष छन् भने अछामी भाषामा पनि यिनै पक्षहरू रहेको पाइन्छ ।

### सामान्य पक्ष

सामान्य पक्षले कुनै पनि घटना वा कार्यव्यापार पूरा भएनभएको केही नजनाई केवल सामान्य तवरले व्यक्त गर्छ । वर्तमान, भूत र भविष्यतका तीनवटै कालका सामान्य पक्ष हुन्छन् । यहाँ अछामी र नेपालीका सामान्य पक्षको विश्लेषण गरिएको छ ।

| अछामी भाषा                 | नेपाली भाषा            |
|----------------------------|------------------------|
| ऊ अज्याल यइबाटो आउनो छ ।   | ऊ आजकल यही बाटो आउँछ । |
| फल्याउटो उच्चको छियो ।     | केटो चकचके थियो ।      |
| हाम्मा गोणा चण्या ।        | हाम्रा खुटटा फुटे ।    |
| फल्याउटी उच्चकी हुन्याहो । | केटी कचकचके हुनेछे ।   |

यसरी अछामी भाषामा वर्तमानमा धातुमा नो छ, प्रत्यय लाग्छ, भने नेपालीमा छ, प्रत्यय लगाइन्छ । त्यस्तै छियो, चण्या कियाले सामान्य भूत र हुन्याहो सामान्य भविष्यतको नेपालीमा छ, ऐ, ने, ने छ प्रत्यय र अछामीमा नो छ, छियो न्याँहु जस्ता क्रियावोधक प्रत्यय जोडिएका छन् ।

### अपूर्ण पक्ष

अपूर्ण पक्षले क्रियाको अपूर्णता र निरन्तरता लाई जनाउने गर्छ । यसका अपूर्ण वर्तमानमा नइ, दइ, तइ प्रत्यय लागेका कृदन्त र सहायक क्रिया, भूतमा भूतकालीन सहायक क्रिया र भविष्यत् कालीन अपूर्ण पक्षमा ‘हुँ’ धातुमा न्याँ+हुँ प्रत्यय लागेर बन्दछ ।

| अछामी भाषा                  | नेपाली भाषा                     |
|-----------------------------|---------------------------------|
| हरि खलाउनी बसिरह्या छ ।     | हरि आँगनमा बस्तै छ ।            |
| म टीकापुर जानै छियाँ ।      | म टीकापुर जाँदै थिएँ ।          |
| ऊ हण धुनै छियो ।            | ऊ (शरीर) नुहाउँदै थियो ।        |
| हामे पस्स अछाम जान्या हुँ । | हामी पर्सि अछाम जाँदै हुनेछौँ । |

अछामीमा या, याँ, नै, प्रत्यय र नेपालीमा तै/दै क्रिया र धातुमा प्रत्यय लागेर अपूर्ण पक्षको निर्माण भएको छ । अछामी र नेपालीमा ध्वन्यात्मक र अतात्विक दृष्टिकोणले भिन्न भएपनि अन्तर्गत अप्ले समान भएको देखिन्छ ।

### पूर्ण पक्ष

पूर्ण पक्षले कार्यको सिद्धि वा पूर्णता जनाउँछ ।

| अछामी भाषा | नेपाली भाषा |
|------------|-------------|
|            |             |

|                                    |                                   |
|------------------------------------|-----------------------------------|
| देउकोटाले मस्तै किताब लेख्या छन् । | देवकोटाले धेरै किताब लेखेका छन् । |
| सनागोसाहले घाँस काट्या छिया ।      | देवरले घाँस काटेका थिए ।          |
| खलाउनो जण्यायो पण्याको हुन्या छ ।  | आँगनमा जँड्या सुतेको हुनेछ ।      |

यसरी नेपालीमा एको, एका, एकी + ए, यो / ने छ, ने छु लागेका छन् भने अछामीमा ‘या’ याइ + छिया, हुन्या जस्ता प्रत्यय लाग्नुका साथै अर्थगत समानता र ध्वनिमा भिन्नता रहेको पाइन्छ ।

### अभ्यस्त पक्ष

यसमा कार्यको आवृत्ति वा अभ्यस्त स्वभाव जनाउने पक्षलाई अभ्यस्त भनिन्छ ।

| अछामी भाषा                        | नेपाली भाषा                      |
|-----------------------------------|----------------------------------|
| पैलि हामे उच्चका छियाऊँ ।         | पहिले हामी उपद्रो गथ्यौँ ।       |
| हामे खोलाउना बाउत हान्ना छियाऊँ । | हामी खोलामा पौडी खेल्यौँ ।       |
| ऊँ निक्करी पणाउना छिया ।          | उनी राम्ररी पढाउँथे ।            |
| त्यइ गाउँका मान्स भराणिन्छिया ।   | त्यही गाउँका मानिस भराडा गर्दे । |

यहाँ नेपालीमा धातुमा थ्यो, यी, थ्यौ, थ्यौं प्रत्यय लागेर अभ्यस्त किया बन्छ भने अछामीमा पनि धातुमा याउँ, या, याँ जस्ता प्रत्यय लाग्दछ ।

### अज्ञात पक्ष :

क्रियाको कार्य व्यापार विगतमा थाहा नपाई भइरहेको तर वर्तमानमा वक्ता, स्रोतालाई थाहा भएको जनाउँछ (शर्मा, २०५८ पृ. २४०)

| अछामी भाषा                     | नेपाली भाषा                 |
|--------------------------------|-----------------------------|
| बेलि छकाल ऊ माठा भयोछ ।        | हिजो विहान ऊ ढिलो भएछ ।     |
| भैचालाले घर ओद्रेछ ।           | भुक्म्पले घर भत्काएछ ।      |
| बेलिबावेरी म साँटाई सेइगयाछु । | हिजो साँझ म छिट्टै सुतेछु । |

नेपालीमा अज्ञातमा धातुमा एछ, एछे, एछैं, लाग्छ भने अछामीमा धातु+यो, या, याँचु, जस्ता प्रत्यय लाग्दछन् ।

### लिङ्ग र वचनका आधारमा विश्लेषण

#### लिङ्ग

जाति जनाउने शब्दकोटिका लिङ्ग भनिन्छ (शर्मा, २०५८, पृ. २१५)। जुनसुकै भाषाका वाक्यमा नामसँग अर्को कुनै शब्द (क्रिया) पदसङ्गतिका भेदले जति किसिमको अर्थ भेद देखिन्छ त्यो लिङ्ग हो (पोखरेल २०५७, पृ. ७५)। लिङ्ग मूलत : नामसँग सम्बन्धित व्याकरणात्मक कोटि हो। यसले नामको खास प्रकृतिलाई जनाउँछ (अधिकारी, ०५७ पृ. ७५)।

लिङ्गलाई संसारका विभिन्न भाषामा फरक फरक ढड्गले राखिएको पाइन्छ। संस्कृतमा पुलिङ्ग, स्त्री लिङ्ग नपुंसक लिङ्ग, गरी विभाजन गरिएको पाइन्छ भने नेपाली स्त्री.लि. पु.लि. छ। अछामीमा नेपाली सरह नै पाइन्छ। जर्मन ग्रिक ल्याटिन भाषामा तीन किसिमका लिङ्ग छन्। नोपलकै नेवारी, लिम्बू, दुरा, तामाङ जस्ता भोट वर्मेली भाषामा तेतीस - चौतीस किसिमका लिङ्गभेद पाइन्छन् (पोखरेल, २०५४, पृ. ७५)।

यसरी नेपाली भाषाको लिङ्गभेदको कुरा गर्दा, पुलिङ्ग, स्त्री लिङ्ग, नपुंसक र उभय लिङ्ग जे जति भएपनि तीन प्रकारमै राखिएको पाइन्छ।

### नामका आधारमा लिङ्ग

मानवीय वा मानवेतर गणनीय, आगणनीय, सजीव - निर्जीव वा मूर्त अर्मूर्त भनी जनाउने शब्दलाई नाम भनिन्छ। अछामी र नेपाली भाषामा पुलिङ्गबाट स्त्री लिङ्ग यस्तो भेद यस्तो देखिन्छ।

| अछामी भाषा |                       | नेपाली भाषा |              |
|------------|-----------------------|-------------|--------------|
| पुलिङ्ग    | स्त्री लिङ्ग          | पुलिङ्ग     | स्त्री लिङ्ग |
| दुलाल      | दुलाल्नी (दुलाल + नी) | दुलाल       | दुलल्नी      |
| बामन       | बाम्नी (बामन+ई)       | बामन        | बाहुनी       |
| व्याउलो    | व्याउली (व्याउलो + ई) | दुलाह       | दुलाही       |
| मगर        | मझिरनी (मगर+नी)       | मगर         | मर्गर्नी     |
| जोगी       | जौगयानी (जोगी + एनी)  | जोगी        | जोगेनी       |

स्रोत : शान्तडी भाषिकाको अध्ययन

अछामी र नेपाली भाषामा नामपदको समान लिङ्ग व्यवस्था भएको देखिन्छ। नेपालीमा पुलिङ्गीबाट स्त्री लिङ्ग बनाउँदा ई, एनी, इनी जस्ता स्त्रीबोधक प्रत्ययको प्रयोगभएको पाइन्छ भने अछामी भाषामा आ, यानी प्रयोग हुन्छ मगरमा ग ध्वनि ड मा बदलिन्छ।

### सर्वनामका आधारमा लिङ्ग

सर्वनामले नामको जस्तो व्यक्ति, वस्तु धारणालाई जनाउँदैन। यो मानवीय र मानवेतर दुवै यस्मा प्रयोग हुन्छ। यी दुवै भाषामा सर्वनामको लिङ्गभेद भएको पाइन्छ।

| अछामी भाषा | नेपाली भाषा |
|------------|-------------|
|            |             |

| पुलिङ्ग          | स्त्री लिङ्ग       | पुलिङ्ग         | स्त्री लिङ्ग    |
|------------------|--------------------|-----------------|-----------------|
| ती क्या हदाछन् ? | ती क्या हन्निछन् ? | ती के गर्दछन् ? | ती के गर्दिन् ? |
| ऊ निको छ ।       | ऊ निकी छ ।         | ऊ रामो छ ।      | ऊ रामी छे ।     |
| ऊँ गया ।         | ऊँ गहन् ।          | उहाँ जानुभयो ।  | -               |

यहाँ अछामी भाषामा आदरवाची प्रयोगमा लिङ्गभेद छ, भने नेपालीमा छैन ।

### विशेषणका आधारमा लिङ्ग

विशेषणले नाम र सर्वनामको वर्णन गर्दछ । यसले नामको अर्थलाई सीमित, स्पष्ट र विस्तार गर्ने कार्य अछामी र नेपाली दुवै भाषामा गुणबोधक विशेषणको लिङ्गभेद भएको पाइन्छ ।

| अछामी              | नेपाली               |
|--------------------|----------------------|
| पुलिङ्ग            | स्त्री लिङ्ग         |
| ऊ राम्णो छ ।       | ऊ राम्णी छ ।         |
| हार्याको छोच्याटटो | हार्याकी छोर्याटटी । |
| नाआनु फुच्या       | नाआनी फुच्यी         |
|                    |                      |
|                    |                      |

यहाँ अछामी भाषामा राम्णो, हार्याको, नाआनी शब्द नेपालीमा राम्णो, पातलो, सानो र स्त्री लिङ्गमा 'ई' प्रत्यय लागेको छ ।

### कोटिकरका आधारमा लिङ्ग

कुनै नामसँग प्रयुक्त भई त्यस नामको भेद शब्द वा प्रत्ययलाई कोटिकर भनिन्छ । त्यस्ता कोटिकर सझेय, सजीव मानवीय, मानवेतरमा जना वटा/ओटा प्रयोग गरिन्छ । अछामी र नेपाली दुवै भाषामा यसको प्रयोग देखिन्छ ।

| अछामी भाषा                      | नेपाली भाषा                        |
|---------------------------------|------------------------------------|
| हाम्मा घर पन्द्रजना मान्स छन् । | हाम्रा घरमा पन्ध्रजना मान्छे छन् । |
| उनुका पाँचजनी फल्याउटी छन् ।    | उनका पाँचजना छोरी छन् ।            |
| याँ कतिजना बस्ताहान ?           | यहाँ कति जना बस्थन् ?              |
| यई गाउँ लोग्यामान्स आछिन् ।     | यस गाउँमा लोग्ने मान्छे छैनन् ।    |

यसरी माथिको उदाहरणबाट यी दुवै भाषामा कोटिकरणको व्यवस्था छ । नेपालीमा कोटिकरको लिङ्गभेद भएको पाइन्न तर अछामीमा 'ई' प्रत्यय लागी लिङ्ग भेद भएको पाइन्छ ।

### क्रियाको लिङ्गभेद

वाक्यमा विधेय भई घटना, कार्यव्यापार, स्थिति वा अवस्था बुझाउने शब्दलाई क्रिया भनिन्छ । (शर्मा, ०५८ पृ. ७२) । प्रक्रिया, गतिविधि, जस्ता कार्यव्यापार जनाउने शब्दलाई क्रिया भनिन्छ ।

| अछामी भाषा           | नेपाली भाषा     |                           |              |
|----------------------|-----------------|---------------------------|--------------|
| पुलिङ्ग              | स्त्री लिङ्ग    | पुलिङ्ग                   | स्त्री लिङ्ग |
| फ्वाजु आया           | फुपू आइन् ।     | फुपाजु आए ।               | फुपू आइन् ।  |
| किस्त्या पड्डो छ ।   | राधा पड्डी छे । | कृष्ण पढ्छ ।              | राधा पढ्छे । |
| थोरो भारयो ।         | राँगो भारयो ।   | पाडो भारयो ।              | पाडी भारयो । |
| पाखावाटि कदु भण्यो   | -               | छतबाट फर्सी खस्यो ।       | -            |
| मई तम्री सौंराइ लागी | -               | मलाई तिम्रो माया लाग्यो । | -            |

यहाँ दुवै भाषामा मानवीय नामको क्रियाको लिङ्ग सङ्गति समान खालको पाइएको छ भने मानवतेर नामका क्रियाको लिङ्गको सङ्गति केही फरक छ ।

### वचन

सङ्ख्या जनाउने शब्दकोटिलाई वचन भनिन्छ (शर्मा, ०५८ पृ. २१५) । नामको सख्यासँग सम्बन्धित व्याकरणात्मक कोटि वचन हो (अधिकारी, ०५७ पृ. ७९) । नामको एक वा अनेक सङ्ख्यानुसार सबै विकारी (नाम, सर्वनाम, विशेषण र क्रिया) पक्ष देखिने प्रत्यय वा संरचनाको भेदलाई वचन भनिन्छ (पोखरेल, ०५४ पृ. ७७) । नेपाली, अंग्रेजी र हिन्दी भाषामा दुई प्रकारका हुन्छन् भने संस्कृतमा तीन प्रकार र फिजियन भाषामा चार प्रकारका पाइन्छन् । नेपाली र अछामीमा दुई किसिमका वचन पाइन्छन् ।

| अछामी भाषा   | नेपाली भाषा |            |              |
|--------------|-------------|------------|--------------|
| एकवचन        | बहुवचन      | एकवचन      | बहुवचन       |
| बैना आई ।    | बैना आइन् । | बहिनी आई । | बहिनीहर आए । |
| दाज्यू आया । | -           | दाजु आए ।  | दाजुहर आए ।  |
| बल्ल गयो ।   | बल्ल गया ।  | गोरु गयो । | गोरुहर गए ।  |
| भाउ आयो ।    | भाउ आया ।   | भाइ आयो ।  | भाइहर आए ।   |

यहाँ नेपालीमा बहुवचनमा हर बहुवचन बोधक थपिएको छ, भने अछामीमा ‘ओकार’ आकार बन्दछ ।

## सङ्ख्येय नामका रूपमा वचन

| अछामी भाषा |          | नेपाली भाषा |         |
|------------|----------|-------------|---------|
| एकवचन      | बहुवचन   | एकवचन       | बहुवचन  |
| फल्याउटो   | फल्याउटा | छोरो        | छोराहरु |
| चल्लो      | चल्ला    | चरो         | चराहरु  |
| किर्मुलो   | किर्मुला | कमिलो       | कमिला   |
| बाउसो      | बाउसा    | कोदालो      | कोदाला  |
| घोणा       | घोणा     | घोडो        | घोडाहरु |

नेपालीमा बहुवचनमा उकारान्त / ओकारान्त आकारान्त / हरु प्रत्यय लागेको र अछामीमा आकारान्तले बहवचन बोध गर्दछ ।

## सर्वनामका अपमा वचन

नेपाली सर्वनाममा वचनका दृष्टिले यावली भेद गरिएको छैन । नेपालीको ‘म’ बाहेक अरुमा वहुवचनमाहट लगाइन्छ भने अछामी भाषामा आकारमा परिणत भई वहुवचन र आदरको काम गर्दछ ।

| अछामी भाषा        |               | नेपाली भाषा       |                   |
|-------------------|---------------|-------------------|-------------------|
| एकवचन             | बहुवचन        | एकवचन             | बहुवचन            |
| म गयाँ ।          | हामी गयाऊँ ।  | म गएँ ।           | हामी गयौँ ।       |
| तँ काम हर् ।      | तमे काम हर् । | तँ काम गर् ।      | तिमीहरु काम गर् । |
| ऊ बाइङ ।          | ऊँ बाइर्या ।  | ऊ गयो ।           | उनीहर्य गए ।      |
| तमुले खाया क्या ? | -             | तपाईंले खानुभयो ? | तपाईंले खानुभयो ? |

## विशेषणका अमा वचन

अछामी र नेपाली दुवै भाषामा विशेषणको वचन भेद देखिन्छ। संख्यावाचक र गुणबोधक विशेषणमा वचन भेद देखिन्छ।

| अछामी भाषा | नेपाली भाषा   |
|------------|---------------|
| एकवचन      | बहुवचन        |
| कालो बल्ल  | काला बल्ल     |
| एकवचन      | बहुवचन        |
| कालो गोरु  | काला गोरुहर्य |

|           |           |              |                |
|-----------|-----------|--------------|----------------|
| चुकिलो आम | चुकिला आम | अमिलो आँप    | अमिला आँपहर    |
| आनो मान्स | आना मान्स | अन्धो मान्धे | अन्धा मान्धेहर |
| चिसो केलो | चिसा केला | चिसो केरा    | चिसा केराहर    |

### क्रियाका अमा वचन

अछामी भाषा र नेपाली दुवैमा क्रियाका अप्ले पनि वचन भेद बुझाउँछ ।

| अछामी भाषा    | नेपाली भाषा    |                    |                      |
|---------------|----------------|--------------------|----------------------|
| एकवचन         | बहुवचन         | एकवचन              | बहुवचन               |
| म हर्छु ।     | हामी हर्छौं ।  | म गर्छु ।          | हामी गर्छौं ।        |
| मैले हन्याँ । | हामुले हन्याउँ | मैले गरैं ।        | हामीले गर्याँ ।      |
| तँ हन्याई ।   | तमे हन्या हो । | तपाईँ गर्नुहुन्छ । | तपाइँहर गर्नुहुन्छ । |
| ऊ हर्छ ।      | ऊँ हर्छन् ।    | ऊ गर्छ             | उनीहर गर्छन् ।       |

यी दुवै भाषामा तीनओटै पुरुषका ‘गर’ धातुको रूपावली हर्दा नेपालीमा छ, छु, एँ, छौ, छौँ, यौ, र अछामीमा छु, याँ, याँई, याँउ, जस्ता रूपले एक वचन र बहुवचनको बोध गराएको छ । केही समानता भएपनि अछामी भाषामा आकारान्तले बहुवचनको काम गर्दछ भने ‘ऊ’ को बहुवचन ‘ऊँ’ भएको छ ।

### निष्कर्ष

भाषा विचार विनिमयको संवाहक हो । वि.सं. २०६८ पूर्व नेपाली भाषाको ओरपच्छिमा वर्गमा पर्ने अछामी उपभाषिकाले वि.सं. २०६८ पछि भाषाको मान्यता पाएको हो । भौगोलिक विकटता प्राकृतिक सांस्कृतिक सम्पदाको धनी क्षेत्र सुदूरपश्चिमको अछाम जिल्ला मुख्य क्षेत्र भएपनि अन्य छिमेकी जिल्लामा पनि यो भाषा बोलिन्छ । ०.५३ प्रतिशत जनताले बोल्ने अछामी भाषा र नेपाली भाषाका कालपक्ष बीच तुलना गर्नु एवम् यी दुई भाषाका व्याकरणात्मक कोटि अन्तर्गत लिङ्ग र वचन बीच के कस्तो लेख्य र उच्चार्य भिन्नता छ ? भने कुरा यस आलेखमा चर्चा गरिएको छ । कालगत रूपले वर्तमान, भूत र भविष्यत् कालको व्यवस्था भएको पाइन्छ । नेपाली भाषामा भूतकाल प्र.पु. मा ‘ऐँ’ बहुवचनमा याँ, द्वि.पु. एकवचनमा इस तृ.पु. यो प्रत्यय लाग्छ भने अछामीमा भूतकाल प्र.पु. मा ‘याँ’ बहुवचन याँउ / याँ, द्वि.पु. एकवचनमा ‘इ’ र तृ.पु. ‘या’ प्रत्यय लाग्दछन् । नेपालीमा ‘गर्छन्’ क्रिया अछामीमा ‘हर्छन्’ हुन्छ । नेपाली भाषाका कालको सामान्य पक्षमा छ, र, या, न, छु, प्रत्यय लाग्दछन् भने अछामी भाषामा नोछ, नेछु, छियो, न्याँछु आदि क्रियाबोधक प्रत्यय जोडिने चलन छ ।

कालको अपूर्ण पक्षमा धातु + तै/दै हुन्छ भने अछामीमा नै, न्या, नाइ, प्रत्यय लाग्दछन् । नेपालीको अभ्यस्तमा थ्यो, थ्यौ, थे प्रत्ययका सदा अछामीमा थियो, छिया, छियाऊ, याँ जस्ता प्रत्यय लाग्दछन् । लिङ्गभेदमा नेपालीमा पुलिङ्गबाट स्त्री लिङ्ग बनाउँदा ई एनी, इनी प्रत्यय प्रयोग हुन्छन् भने अछामीमा

आ, नी, यानी लागदछन् । अछामीमा आदरवाची प्रयोगमा लिङ्गभेद छ, भने नेपालीमा छन् । नेपाली भाषामा उकारान्त / ओकारान्त बहुवचनमा आकारान्त / हय लागदछ अछामीमा ‘हय नलागेर आकारान्त नै बहुवचन हुन्छ । समग्रमा अछामी भाषाका भेदहय लेख्यभन्दा कथ्यमा फरक छन् ।

### सन्दर्भसूची

- अधिकारी, हेमाङ्गराज, (२०५७) समसामयिक नेपाली व्याकरण, काठमाडौँ, विद्यार्थी पुस्तक भण्डार ।  
..... (२०५७) समसामयिक सरल नेपाली व्याकरण, काठमाडौँ, विद्यार्थी पुस्तक भण्डार ।  
न्यौपाने, टंक र अन्य, (२०७३) सामान्य भाषाविज्ञान, काठमाडौँ : सनलाइट पब्लिकेशन ।  
न्यौपाने, तारा. प्र. (२०५९) शान्तडी भाषिका एक अध्ययन, (स्नातकोत्तर शोधपत्र) शिक्षाशास्त्र संकाय, नेपाली शिक्षा विभाग महेन्द्ररत्न ताहाचल, काठमाडौँ ।  
पोखरेल, माधव प्रसाद, (२०५४) नेपाली वाक्य व्याकरण, काठमाडौँ नेपाल राजकीम प्रज्ञा प्रतिष्ठान ।  
पौडेल, राजेन्द्र र भट्टराई रमेश, (२०७७) नेपालको भाषानीति र योजना आधार, काठमाडौँ : इन्टेलेक्चुअल्स बुक प्यालेस ।  
बन्धु, चूडामणि, (२०५२) नेपाली भाषाको उत्पत्ति, काठमाडौँ, साभा प्रकाशन ।  
लम्साल, रामचन्द्र, (२०७६) ऐतिहासिक भाषा विज्ञान र नेपाली भाषा, काठमाडौँ, स्वदेश प्रकाशन ।  
शर्मा, मोहन राज, (२०५८) शब्दरचना र वर्ण विन्यास, माध्यामिक व्याकरण तथा अभिव्यक्ति, काठमाडौँ : काठ. बुक सेन्टर ।  
सुवेदी, राजाराम, (२०५८) अछामको इतिहास, काठमाडौँ : वैद्यनाथ क्षेत्र प्रकाशन समिति ।